

कर्जा चुक्ता भुक्तानी गर्ने सम्बन्धी ३५ (पैतिस) दिने अत्यन्त जरूरी सूचना

(प्रकाशित मिति २०८३ साल साउन महिना २० गते बुधवार)

यस विकास बैंकको विभिन्न शाखा कार्यालयहरुबाट तपशिलमा उल्लेखित ऋणीहरुले विभिन्न कर्जा शीर्षक अन्तर्गत लिएको कर्जाको साँवा, ब्याज र अन्य दै-दस्तुर समेत तिर्ने बुझाउने सम्बन्धमा बैंकसंग गरेको शर्त कबुलियत उल्लंघन गर्नु भएको र बैंकबाट पटक पटक मौखिक तथा लिखित रुपमा तरताकेता गर्दा समेत सो कर्जाको तिर्नु बुझाउनुपर्ने साँवा, ब्याज तथा हर्जाना समेत चुक्ता भुक्तान गर्न आउने तर्फ कुनै चासो नदेखाउनु भएको र नआउनु भएकोले यो सूचना प्रकाशित भएको मितिले ३५ (पैतिस) दिन भित्रमा बैंकलाई तिर्ने बुझाउनु पर्ने सम्पूर्ण साँवा, ब्याज तथा हर्जाना ब्याज समेत चुक्ता भुक्तान गर्न आउनुहुन यो सूचना प्रकाशित गरिएको छ। उक्त अवधि भित्र तपाईंले यस संस्थाबाट लिएको कर्जाको साँवा, ब्याज र अन्य दै दस्तुर चुक्ता भुक्तान नगरेमा धितो सुरक्षणमा तपाईंले लेखिदिएको सम्पूर्ण चल अचल सम्पत्ति बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ५७ उपदफा १ ले दिएको अधिकार प्रयोग गरी धितो लिलाम बिक्री गरी वा सो बाट समेत संस्थाको सम्पूर्ण लेना रकम असूल उपर नभएमा प्रचलित कानून अनुसार कारवाही गरी बैंकले आफ्नो लेना रकम असूल उपर गर्नुका साथै तपाईं ऋणी तथा व्यक्तिगत धनजमानीकर्ता समेतलाई नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम कर्जा सूचना केन्द्र लि.को कालो सूचीमा समावेश गरिने व्यहोरा समेत जानकारी गराइन्छ।

तपशिल

१) शाखा कार्यालय : उर्लाबारी शाखा

कर्जा शीर्षक : लघुउद्यम कर्जा

ऋणीको विवरण
रणध्वज भट्टराईको नाति खड्ग बहादुर भट्टराईको छोरा मोरङ जिल्ला सिजुवा वडा नं. ५ हाल, रतुवामाई न.पा. वडा नं. ६ बस्ने खेमराज भट्टराई (ना.प्र.नं. : २५६८६ जारी मिति र जिल्ला : २०६३/०५/०८, मोरङ)
व्यक्तिगत धनजमानीकर्ताहरूको विवरण
१) रणध्वज भट्टराईको नाति खड्ग बहादुर भट्टराईको छोरा मोरङ जिल्ला सिजुवा वडा नं. ५ हाल, रतुवामाई न.पा. वडा नं. ६ बस्ने चुडामणी भट्टराई (ना.प्र.नं. : ४०५३०५५/१०४३ जारी मिति र जिल्ला : २०६३/१२/१९, मोरङ)
२) रणध्वज भट्टराईको नाति खड्ग बहादुर भट्टराईको छोरा मोरङ जिल्ला सिजुवा वडा नं. ५ हाल, रतुवामाई न.पा. वडा नं. ६ बस्ने मान बहादुर भट्टराई (ना.प्र.नं. : १०११२/१३० जारी मिति र जिल्ला : २०५७/०५/११, मोरङ)
३) कन्तुलाल भट्टराईको नाति रणध्वज भट्टराईको छोरा मोरङ जिल्ला सिजुवा वडा नं. ४ हाल, रतुवामाई न.पा. वडा नं. ६ बस्ने खड्ग बहादुर भट्टराई (ना.प्र.नं. : ५१२१७ जारी मिति र जिल्ला : २०३६/१०/०३, मोरङ)
४) लाल बहादुर पराजुलीको नाति गणेश बहादुर पराजुलीको छोरा मोरङ जिल्ला सिजुवा गा.वि.स. वडा नं. ५ हाल, रतुवामाई न.पा. वडा नं. ६ बस्ने छत्र बहादुर पराजुली (ना.प्र.नं. : ३३९२ जारी मिति र जिल्ला : २०४३/०१/११, मोरङ)

२) शाखा कार्यालय : उर्लाबारी शाखा

कर्जा शीर्षक : साधारण कर्जा

ऋणीको विवरण
खड्ग बहादुर भट्टराईको बहारी खेमराज भट्टराईको पत्नी मोरङ जिल्ला रतुवामाई न.पा. वडा नं. ६ बस्ने भावना कार्की (ना.प्र.नं. : ०५-०६-७८-०२४५५ जारी मिति र जिल्ला : २०७८/०६/२४, मोरङ)
व्यक्तिगत धनजमानीकर्ताहरूको विवरण
रणध्वज भट्टराईको नाति खड्ग बहादुर भट्टराईको छोरा मोरङ जिल्ला रतुवामाई न.पा. वडा नं. ६ बस्ने तिलक भट्टराई (ना.प्र.नं. : ०५-०२-७६-०२१८९ जारी मिति र जिल्ला : २०७६/०४/२६, मोरङ रंगेली)

३) शाखा कार्यालय : दमक शाखा

कर्जा शीर्षक : साना ब्यक्तिगत कर्जा

ऋणीको विवरण
यम बहादुर भट्टराईको नाति भुपध्वज भट्टराई खत्रिको छोरा सिन्धुली जिल्ला टाँडी वडा नं. ६ हाल, भापा जिल्ला कमल गा.पा. वडा नं. ५ बस्ने गंगा बहादुर भट्टराई (ना.प्र.नं. : २०३०४६/९९ जारी मिति र जिल्ला : २०६३/११/१४, सिन्धुली)
व्यक्तिगत धनजमानीकर्ताहरूको विवरण
१) भुपध्वज भट्टराई खत्रिको बहारी गंगा बहादुर भट्टराईको पत्नी भापा जिल्ला बाहुन्डागी गा.वि.स वडा नं. ६ हाल, कमल गा.पा. वडा नं. ५ बस्ने चन्द्रकला चापागाई (ना.प्र.नं. : ०४३००१/७८ जारी मिति र जिल्ला : २०६३/११/०६, भापा)
२) भुपध्वज भट्टराई खत्रिको नातिनी गंगा बहादुर भट्टराईको छोरी भापा जिल्ला कमल गा.पा वडा नं. ६ हाल, वडा नं. ५ बस्ने नितीक्षा भट्टराई (ना.प्र.नं. : ०४-०२-७६-०४३६७ जारी मिति र जिल्ला : २०७६/१०/१२, भापा)
३) फुलमान माझीको नाति साल मान माझीको छोरा भापा जिल्ला दमक वडा नं. ७ हाल, कमल गा.पा वडा नं. ५ बस्ने गोविन्द कुमार माझी (ना.प्र.नं. : २३११७४१४ जारी मिति र जिल्ला : २०४४/११/१४, भापा)

"नेपाल राष्ट्र बैंकबाट "ब" वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको विकास बैंक"



मुक्तिनाथ विकास बैंक लि.
MUKTINATH BIKAS BANK LTD.

Central Office: Lazimpat, Kathmandu
Tel.: 01-5970887
Toll Free No.: 16600149999 (NTC),
18102149999 (Ncell)
E-mail: info@muktinathbank.com.np
Web: www.muktinathbank.com.np

जनता बैंकमा होइन, बैंक जनतामा जानु पर्दछ